



# इलाम नगरपालिका स्थानीय राजपत्र

खण्ड : २

सङ्ख्या : ६

मिति : २०७९।०।०८

भाग २

इलाम नगरपालिकाको कार्यपालिका बैठकबाट पारित अनुगमन तथा सुपरीवेक्षण कार्यविधि, २०७९  
सर्वसाधारण सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।

## इलाम नगरपालिका अनुगमन तथा सुपरीवेक्षण कार्यविधि, २०७९

कार्यपालिकाबाट स्वीकृत मिति : २०७९।०।०८  
प्रमाणीकरण मिति : २०७९।०।०८

**प्रस्तावना:** नगरपालिकाबाट सञ्चालन हुने विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा (४) खण्ड (ख) मा भएको व्यवस्था बमोजिम गरिने अनुगमन तथा सुपरीवेक्षण कार्यलाई व्यवस्थित र प्रभावकारी तुल्याउन वाञ्छनीय भएकोले, **इलाम नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५** को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले देहायको कार्यविधि बनाई लागू गरेको छ ।

### परिच्छेद— १

#### प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम “इलाम नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण कार्यविधि, २०७९” रहेको छ ।  
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा—
  - (क) “प्रमुख” भन्नाले नगरपालिकाको प्रमुख सम्झनु पर्छ ।
  - (ख) “अनुगमन” भन्नाले नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूमा लगानी तथा साधनको प्रवाह उचित ढङ्गले भए, नभएको वा अपेक्षित नतिजा हासिल भए, नभएको सम्बन्धमा यस कार्यविधि बमोजिम गरिने निरन्तर वा आवधिक रूपमा गरिने निगरानी, सूचना सङ्कलन, विश्लेषण तथा सुधारात्मक कार्य सम्झनु पर्छ ।
  - (ग) “कार्यक्रम” भन्नाले नगरपालिकाबाट सञ्चालन हुने कार्यक्रम सम्झनु पर्छ र सो शब्दले नगरपालिकाको क्षेत्रभित्र गैर सरकारी संस्था एवम् सामुदायिक संस्थाबाट सञ्चालित कार्यक्रम समेतलाई जनाउँछ ।
  - (घ) “कार्यपालिका” भन्नाले नगर कार्यपालिका सम्झनु पर्छ ।
  - (ङ) “नागरिक समाज” भन्नाले नगरपालिका क्षेत्रभित्र नागरिक समाजको रूपमा दर्ता भएका वा नभएका नागरिक अधिकारका लागि कृयाशिल संस्था वा व्यक्ति सम्झनु पर्छ ।
  - (च) “प्रतिवेदन” भन्नाले यस कार्यविधि बमोजिम तयार गरिने अनुगमन तथा सुपरीवेक्षण कार्यको नतिजा समावेश गरिएको दस्तावेज सम्झनु पर्छ ।
  - (छ) “योजना” भन्नाले नगरपालिकाबाट सञ्चालन हुने विकास निर्माण कार्य सम्झनु पर्छ र सो शब्दले नगरपालिका क्षेत्रभित्र गैर सरकारी संस्था एवम् सामुदायिक संस्थाबाट सञ्चालित विकास निर्माण कार्य समेतलाई जनाउँछ ।

- (ज) “समिति” भन्नाले दफा ४ बमोजिमको समिति सम्झनु पर्छ ।
- (झ) “सुपरीवेक्षण” भन्नाले अपेक्षित नतिजा हासिल गर्न यस कार्यविधि बमोजिम समिति वा सो कामको निमित्त जिम्मेवार कर्मचारी वा पदाधिकारीबाट गरिने स्थलगत निरीक्षण वा चेकजाँच वा रेखदेख सम्बन्धी कार्य सम्झनु पर्छ ।
- (ञ) “संयोजक” भन्नाले समितिको संयोजक सम्झनु पर्छ ।

### परिच्छेद— २

#### समितिको गठन तथा काम, कर्तव्य र अधिकार

३. अनुगमन तथा सुपरिवेक्षण समिति: (१) योजना तथा कार्यक्रमको लागत, परिमाण, समय सीमा र गुणस्तरीयताको आधारमा अनुगमन गरी पृष्ठपोषण दिनका लागि देहाय बमोजिमको अनुगमन तथा सुपरिवेक्षण समिति रहनेछः—
- (क) नगरपालिकाको उपप्रमुख— संयोजक
  - (ख) नगर कार्यपालिकाले तोकेका एक जना महिला सहित कार्यपालिकाका सदस्यहरु मध्येबाट दुई जना— सदस्य
  - (ग) सम्बन्धित वडाको वडाध्यक्ष— सदस्य
  - (घ) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको नगरपालिकाको कर्मचारी— सदस्य
  - (ङ) प्रमुख, पुर्वाधार विकाश महाशाखा— सदस्य सचिव
- (२) उपदफा (१) बमोजिमको समितिमा आवश्यकता अनुसार नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी र सम्बन्धित क्षेत्रका विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
- (३) समितिले आफ्नो कामलाई छिटोछरितो र प्रभावकारी बनाउन कार्यपालिकाबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्य मध्येबाट संयोजक रहने गरी विषयगत रूपमा अनुगमन टोली गठन गरी जिम्मेवारी तोक्न सक्नेछ ।
- (४) यस दफा बमोजिम स्थलगत अनुगमन गर्दा सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयन वा सुपरिवेक्षणमा संलग्न कर्मचारीलाई सहभागी गराउनु पर्नेछ ।
- ५) विद्यालय संग सम्बन्धित योजना/ कार्यक्रमको अनुगमनमा शिक्षा समितिबाट छुट्टै अनुगमन गरि प्रतिवेदन पेश गर्नु पर्ने छ ।
- ६) संयोजक बाहेक समितिका बढीमा २ जना सदस्य मनासिव कारण परि अनुपस्थित भएमा पनि अनुगमन सुपरिवेक्षणको कार्य गर्न बाधा पर्ने छैन ।
४. समितिको काम, कर्तव्य र अधिकार: (१) योजना तथा कार्यक्रमबाट अपेक्षा गरिएको नतिजा प्राप्तिका लागि सहजीकरण गर्ने अनुगमन तथा सुपरिवेक्षण समितिको प्रमुख जिम्मेवारी हुनेछ ।
- (२) उपदफा (१) मा उल्लिखित कामका अतिरिक्त समितिका अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—
- (क) नगरपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रम अनुगमनका लागि वार्षिक कार्यतालिका तयार गरी कार्यपालिकालाई जानकारी दिने,
  - (ख) कार्यतालिका अनुसार नियमित र आवश्यकता अनुसार आकस्मिक अनुगमन तथा निरीक्षण गर्ने,
  - (ग) अनुगमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार समितिका कृयाकलापहरुमा विज्ञलाई संलग्न गराउने,
  - (घ) अनुगमन सम्पन्न भएको सात दिनभित्र सोको प्रतिवेदन कार्यपालिकामा पेश गरी कार्यपालिकाको बैठकमा छलफल गर्ने गराउने,
  - (ङ) अनुगमनको क्रममा देखिएका विषयमा सुधारका लागि सम्बन्धित प्राविधिक तथा सम्बद्ध उपभोक्ता समिति, परामर्शदाता एबम् निर्माण व्यवसायीलाई निर्देशन दिने,
  - (च) योजना तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा देखा परेका विवाद वा समस्याहरुको समाधानका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,
  - (छ) योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षणको क्रममा कुनै हिनामिना, अनियमितता वा तोकिएको गुणस्तर र परिमाण नभएको व्यहोरा यकिन हुन आएमा आवश्यक कारवाहीको लागि रायसहित कार्यपालिकामा पेश गर्ने,

- (ज) अनुगमन कार्यको वार्षिक प्रतिवेदन तयारी गरी आर्थिक वर्षको अन्तिममा कार्यपालिकामा पेश गर्ने,
- (झ) समितिको वार्षिक प्रतिवेदन प्रत्येक वर्षको श्रावण महिनाभित्र कार्यालयको वेबसाइट र अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउने ।
- (ञ) कुनै योजना तथा कार्यक्रमको डिजाइन ड्रिङ तथा स्टिमेटमा संसोधन वा परिवर्तन गर्नुपर्ने देखिएमा सो को मनासिव कारण आधार र औचित्य खुलाइ सिफारिस गर्ने ।

### परिच्छेद— ३

#### अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था

५. योजना तथा कार्यक्रमको वर्गीकरण: (१) अनुगमन तथा सुपरिवेक्षणका लागि योजना तथा कार्यक्रमलाई विषयगत क्षेत्रका आधारमा देहाय बमोजिम वर्गीकरण गरिनेछः—
- (क) पूर्वाधार विकास योजना,
  - (ख) चेतनामूलक, क्षमता अभिवृद्धि र सीप विकास सम्बन्धी कार्यक्रम,
  - (ग) स्वरोजगार तथा उत्पादनमूलक र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना र कार्यक्रम ।
  - (घ) सामाजिक विकास कार्यक्रमहरू ।
- (२) उपदफा (१) बमोजिम गरिएको वर्गीकरण एवम् योजना तथा कार्यक्रममा गरिने लगानी समेतका आधारमा समितिले अनुगमनको प्राथमिकता निर्धारण गर्न सक्नेछ ।
- (३) उपदफा (१) बमोजिम गरिने अनुगमन तथा सुपरिवेक्षणको लागि बेगलाबेगलै ढाँचा र विधिको प्रयोग गर्न सकिनेछ ।
६. अनुगमन गर्दा ध्यान दिनुपर्ने: अनुगमन तथा सुपरिवेक्षण समितिले यस कार्यविधि बमोजिम योजना तथा कार्यक्रमहरूको अनुगमन गर्दा देहायका विषयमा ध्यान दिनु पर्नेछः—
- (क) कार्यतालिका अनुसार काम भए नभएको एकीन गर्ने,
  - (ख) कामको तोकिएको परिमाण, लागत र गुणस्तर बमोजिम काम भए नभएको यकिन गरी आवश्यक कारवाही गर्ने,
  - (ग) योजना वा कार्यक्रमको डिजाइन वा कार्यान्वयनको क्रममा भएका गल्ती वा कमजोरी तत्काल सुधार गरी सार्वजनिक कोषको अपव्यय हुनबाट रोक्ने,
  - (घ) अनुगमन तथा सुपरिवेक्षण कार्यलाई पारदर्शी र सहभागितामूलक बनाई नागरिकमा नगरपालिकाले गर्ने विकास निर्माण कार्यप्रति सकारात्मक भावनाको विकास गराउने ।
७. अनुगमन विधि: (१) समितिले नगरपालिकाबाट सञ्चालित एवम् नगरपालिका क्षेत्रभित्र गैर सरकारी संस्थाबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको अनुगमन गर्नेछ ।
- (२) उपदफा (१) बमोजिम अनुगमन तथा सुपरिवेक्षण गर्दा समितिले देहायकामध्ये आवश्यकता अनुसार कुनै वा सबै विधिको प्रयोग गर्न सक्नेछः—
- (क) कार्यान्वयनमा संलग्न व्यक्ति समूह वा निकायबाट नियमित प्रतिवेदन लिने,
  - (ख) स्थलगत अवलोकन गर्ने,
  - (ग) लाभान्वित वर्ग तथा सरोकारवालाहरूसँग छलफल गर्ने,
  - (घ) नागरिक समाजका संस्था तथा आमसञ्चारका माध्यम परिचालन गर्ने,
  - (ङ) सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई आयोजना गर्ने,
  - (च) आयोजनाको प्राविधिक पक्षको परीक्षण गर्ने,
  - (छ) सेवाग्राही सन्तुष्टी सर्वेक्षण तथा समितिले उपयुक्त ठहर गरेका अन्य विधिहरू ।
- (३) उपदफा (२) मा उल्लिखित विधिका अतिरिक्त कुनै योजना वा कार्यक्रमको सम्बन्धमा अन्य तरिकाबाट पृष्ठपोषण, प्रतिक्रिया वा सुझाव प्राप्त भएको अवस्थामा समितिले त्यस्तो विषयको अभिलेख राखी तथ्यगत विश्लेषणको आधारमा आवश्यक कारवाही अघि बढाउन सक्नेछ ।

- ८. वडास्तरीय अनुगमन समिति:** (१) जनसहभागिताको अंश वाहेक पाँच लाख सम्म लागत अनुमान भएका योजना तथा कार्यक्रमहरूको लागत, परिमाण, समय सीमा र गुणस्तरीयताका आधारमा अनुगमन गरी आवश्यक पृष्ठपोषण दिनका लागि देहाय बमोजिमको वडास्तरीय अनुगमन समिति रहनेछः—
- |  |             |
|--|-------------|
| (क) सम्बन्धित वडाको वडाध्यक्ष                | —संयोजक     |
| (ख) वडा समितिका सदस्यहरू र कार्यपालिका सदस्य | —सदस्य      |
| (ग) सम्बन्धित वडाको वडा प्रशासकीय प्रमुख     | —सदस्य सचिव |
- (२) वडास्तरीय अनुगमन समितिले आवश्यकता अनुसार सम्बन्धित योजना/ कार्यक्रम हेर्ने कर्मचारी तथा नागरिक समाजका अगुवा व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
- (३) वडास्तरीय अनुगमन समितिले अनुगमनको क्रममा देखिएका विषयका सम्बन्धमा समितिलाई नियमितरूपमा रूपमा जानकारी गराउनु पर्नेछ ।
- ९. उपभोक्ता समितिबाट अनुगमन गर्ने:** (१) तोकिएको गुणस्तर तथा परिमाण कायम गरी निर्धारित समयमा योजना सम्पन्न गर्न उपभोक्ताहरूको भेलाबाट कम्तीमा एक जना महिला सहित बढीमा पाँच सदस्यीय अनुगमन समिति गठन गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको अनुगमन समिति गर्ने कार्य उपभोक्ता समिति गठन गर्दा कै समयमा गर्नुपर्नेछ ।
- (३) यस दफा बमोजिम गठित अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—
- (क) योजनाको कार्यान्वयनमा देखिएका बाधा, व्यवधान र समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने,
- (ख) योजना कार्यान्वयन तोकिएको परिमाण, गुणस्तर र कार्यतालिका अनुसार भए नभएको एकीन गर्ने र नभएको अवस्थामा सम्बन्धित पक्षलाई सचेत गराउने,
- (ग) समिति र वडास्तरीय अनुगमन समितिबाट गरिने अनुगमन तथा सुपरीवेक्षणमा आवश्यक समन्वय र सहजीकरण गर्ने,
- (घ) योजनाको सफल कार्यान्वयनका लागि आवश्यक अन्य कार्यहरू गर्ने ।
- (४) उपभोक्ता समितिले योजनाको अन्तिम भुक्तानी माग गर्दा यस दफा बमोजिमको अनुगमन समितिको प्रतिवेदन वडास्तरीय अनुगमन समिति समक्ष पेश गर्नुपर्नेछ ।
- १०. अनुगमन तालिका तयार गर्नुपर्ने:** (१) समितिले योजना कार्यान्वयन तालिका अनुरूप हुने गरी वार्षिक अनुगमन तालिका तयार गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तयार भएको तालिकालाई समितिबाट निर्णय गराई कार्यपालिका समक्ष पेश गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम पेश हुन आएको तालिका उपर आवश्यक छलफल गरी कार्यपालिकाले आवश्यक पृष्ठपोषण दिन सक्नेछ ।
- (४) यस दफा बमोजिम तयार भएको अनुगमन तालिका सम्बन्धित उपभोक्ता समिति, निर्माण ब्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक, सम्बन्धित वडा समिति र सुपरीवेक्षणको लागि तोकिएको कर्मचारीलाई अग्रिम रूपमा उपलब्ध गराउनु पर्नेछ ।
- ११. अनुगमन कार्यको लागि स्रोतको प्रबन्ध:** (१) अनुगमन कार्यतालिका बमोजिम समितिको कार्यजिम्मेवारी पुरा गर्न आवश्यक पर्ने स्रोत साधनको प्रबन्ध कार्यपालिकाले वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्नेछ ।
- (२) स्वीकृत वार्षिक बजेटका आधारमा कार्यतालिका बमोजिम अनुगमन तथा सुपरिवेक्षणको लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
- (३) अनुगमन तथा सुपरिवेक्षण कार्यमा संलग्न रहने समितिका पदाधिकारीको भत्ता तथा अन्य सुविधा सम्बन्धी व्यवस्था प्रचलित कानूनको अधीनमा रही कार्यपालिकाले तोकेबमोजिम हुनेछ ।
- १२. पूर्वाधार विकास योजनाको अनुगमन:** (१) समितिले पूर्वाधार विकास सम्बन्धी योजनाको प्रकृति लागत र आकार हेरी सम्भव भएसम्म निर्माण कार्य प्रारम्भ हुनु पूर्व, निर्माणाधीन अवस्था र निर्माण सम्पन्न भएपछि गरी तीन चरणमा अनुगमन गर्नुपर्नेछ ।

- (२) उपदफा (१) बमोजिम निर्माण कार्य प्रारम्भ हुनु अघि गरिने अनुगमन देहायका विषयमा केन्द्रित रही अनुसूची-१ को ढाँचामा गर्नुपर्नेछः
- (क) योजनाको स्वीकृत लागत र लागत व्यहोर्ने स्रोत,  
(ख) योजना कार्यान्वयन गरिने स्थान,  
(ग) लाभग्राही समुदायका सरोकारका विषयहरू,  
(घ) निर्माण गरिने संरचनाको किसिम, आकार वा परिमाण, डिजाइन, गुणस्तर,  
(ङ) आवश्यक पर्ने निर्माण सामग्री तथा जनशक्तिको आपूर्ती स्रोत र सोको गुणस्तर,  
(च)स्वीकृत लागत अनुमान तथा डिजाइनमा आउन सक्ने संभावित परिवर्तन तथा जोखिम ।
- (३) समितिले पूर्वाधार योजनाको निर्माणधीन अवस्थामा देहायका विषयमा केन्द्रित रही अनुसूची-२ को ढाँचामा अनुगमन गर्नुपर्नेछः—
- (क) योजना कार्यान्वयन तोकिएको गुणस्तर, लागत र समय अनुरूप भए नभएको,  
(ख) योजना कार्यान्वयनमा देखिएका बाधा अवरोध,  
(ग) सम्झौताका शर्तको पालना,  
(घ) समितिले आवश्यक देखेका अन्य विषयहरू ।
- (४) उपदफा (३) बमोजिमको अनुगमन गर्दा त्यस्तो योजना वा कार्यक्रम कम्तीमा पचास प्रतिशत भन्दा बढी निर्माणकार्य सम्पन्न भैसकेको हुनु पर्नेछ ।
- (५) समितिले पूर्वाधार योजनाको निर्माण कार्य सम्पन्न भएपछि देहायका विषयमा केन्द्रित रही अनुसूची-३ को ढाँचामा अनुगमन गर्नुपर्नेछः—
- (क) योजना स्वीकृत डिजाइन अनुसार सम्पन्न भए नभएको,  
(ख) स्वीकृत लागत अनुमान अनुसार काम सम्पन्न भए नभएको,  
(ग) निर्माण कार्यको गुणस्तर र समय,  
(घ) डिजाइन वा लागतमा परिवर्तन भएको भए सोको औचित्य र स्वीकृतिको अवस्था,  
(ङ) योजनाबाट अपेक्षित प्रतिफल प्राप्त हुन सक्ने अवस्था भए नभएको,  
(च) योजनामा तोकिएबमोजिमको लागत सहभागिता र सम्झौताका शर्तको पालना भए नभएको,  
(छ) योजनाको समग्र उपलब्धिको अवस्था र दीगोपना ।
१३. **चेतनामूलक, क्षमता अभिवृद्धि र सीप विकास कार्यक्रमको अनुगमन:** समितिले चेतनामूलक, क्षमता अभिवृद्धि र सीप विकास सम्बन्धी कार्यक्रमको प्रगति अनुगमन गर्दा कार्यक्रम लागत, सहभागिता, समयबाध, सिकाइका विषयवस्तु र लाभग्राहीको पृष्ठपोषण जस्ता विषय समावेश गरी अनुसूची ४ बमोजिमको ढाँचामा अनुगमन गर्नु पर्नेछ ।
१४. **स्वरोजगार तथा उत्पादनमूलक र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना र कार्यक्रमको अनुगमन:** समितिले स्वरोजगार तथा उत्पादनमूलक र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना र कार्यक्रमको प्रगति अनुगमन गर्दा लाभग्राही समुदायले नगरपालिकाबाट प्राप्त ऋण वा अनुदानको मात्रा, प्रदान गरिएका यन्त्र औजार र उपकरण तथाप्राविधिक सहायताको प्रकृति, प्राप्त सहायताको उपयोगको अवस्था, लाभग्राहीको संख्या, सहभागिलाई उपलब्ध गराइएको सहयोगको पर्याप्तता जस्ता विषयमा केन्द्रित रही अनुसूची ५ बमोजिमको ढाँचामा अनुगमन गर्नु पर्नेछ ।
१५. **अनुगमनको तयारी:** (१) सदस्य सचिवले समितिका पदाधिकारीलाई स्थलगत अनुगमनमा जानुअघि अनुगमन गरिने योजना तथा कार्यक्रम, जाने र फर्किने समय, भ्रमणको सवारी साधन लगायतका विषयमा जानकारी दिनु पर्नेछ ।
- (२) स्थलगत अनुगमन गर्दा समितिले योजना तथा कार्यक्रमसँग सम्बन्धित लागत अनुमान, सम्झौता जस्ता कागजातहरू तथा अनुमन स्थलको जानकारी लिने तस्वीर खिचनको लागि क्यामेरा लगायतका साधनको समेत सुनिश्चितता गर्नु पर्नेछ ।

- (३) सदस्य सचिवले अनुगमनको क्रममा योजना तथा कार्यक्रम कार्यान्वयनमा संलग्न उपभोक्ता समिति वा निर्माण व्यवसायी, लाभग्राही समुह र सुपरिवेक्षणको लागि जिम्मेवारी तोकिएको कर्मचारीलाई अनुगमन स्थलमा उपस्थितिको लागि पूर्वसूचना गर्नु पर्नेछ ।
- (४) समितिले स्थलगत अनुगमन गर्दा प्रमुखलाई समेत अग्रिम जानकारी दिनु पर्नेछ ।
- (५) समितिले स्थलगत अनुगमनको क्रममा नगरपालिका वा वडाको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका उम्मेद्वार वा दलसँग आवद्ध व्यक्ति वा पदाधिकारीलाई समेत सम्लग्न गराई पृष्ठपोषण प्राप्त गर्न सक्नेछ ।

#### परिच्छेद— ४

#### प्रतिवेदन सम्बन्धी व्यवस्था

#### १६. अनुगमन प्रतिवेदन पेश गर्नुपर्ने:

- (१) उपभोक्ता समिति अन्तरगतको अनुगमन समितिले योजनाको अनुगमन गरी वडास्तरीय अनुगमन समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।
- (२) उपभोक्ता समिति अन्तरगतको अनुगमन समितिबाट प्राप्त प्रतिवेदनहरू उपर वडास्तरीय अनुगमन समितिमा छलफल, अनुगमन गरी सुझाव सहित वडा समितिमा पेश गर्नुपर्नेछ ।
- (४) समितिले वडा समितिबाट प्राप्त प्रतिवेदनहरू उपर छलफल स्थलगत अनुगमन गरी /सो छलफल तथा स्थलगत अनुगमनबाट सङ्कलन गरिएका सूचना तथा विवरण समेतका आधारमा प्रतिवेदन तयार गरी समितिका संयोजकले कार्यपालिका बैठक समक्ष पेश गर्नु पर्नेछ ।
- (५) प्रतिवेदन साथै अनुगमनको क्रममा आवश्यकता अनुसार सम्बन्धित योजना वा कार्यक्रमको अवस्था झल्किने गरी लिइएका तस्वीर समेत संलग्न गर्नु पर्नेछ ।

#### १७. अनुगमन प्रतिवेदनमा समावेश गर्नुपर्ने विषय: (१) अनुगमन समितिले दफा १६ बमोजिम तयार गरिने अनुगमन प्रतिवेदनमा देहायका विषयहरू समावेश गर्नु पर्नेछः—

- (क) स्रोत साधनको प्राप्ति र प्रयोगका क्रममा स्वीकृत बजेट र समय तालिका अनुसार भए नभएको,
- (ख) अपेक्षित प्रतिफलहरू समयमै र लागत प्रभावकारी रूपमा हासिल भए नभएको,
- (ग) कार्यान्वयनकर्ताको कार्यक्षमता र तत्परता के कस्तो छ,
- (घ) कार्यान्वयनमा के कस्ता समस्या र बाधा व्यवधानहरू देखिएका छन् र तिनको समाधानका निमित्त के कस्ता उपायहरू अवलम्बन गर्नु पर्छ
- (ङ) संझौतामा उल्लेखित लागत गुणस्तर र परिमाणमा कार्य भए नभएको ।

- (२) समितिले दफा ८ को उपदफा (१) बमोजिम वडास्तरीय अनुगमन समितिले पेश गरेको प्रतिवेदन/वडा समितिको सिफारीशमा उल्लेख भएका विषयलाई समेत आफ्नो प्रतिवेदनमा समावेश गर्न सक्नेछ ।

#### १८. प्रतिवेदन उपरको कारवाही: (१) समितिले दफा १६ बमोजिम पेश गरेको प्रतिवेदन उपर कार्यपालिकाको बैठकमा कम्तीमा दुई महिनामा एक पटक छलफल गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

- (२) समितिको प्रतिवेदनको आधारमा कार्यपालिकाले योजना कार्यान्वयनमा देखिएका त्रुटीहरू सच्याउन तथा समय र गुणस्तर कायम गर्न उपभोक्ता समिति, निर्माण व्यवसायी, परामर्शदाता तथा सम्बद्ध कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम कार्यपालिकाबाट दिइएका निर्देशन सम्बन्धित पक्षले अनिवार्य रूपमा पालना गरि एक महिना भित्रमा कार्यालयलाई जानकारी गराउनु पर्नेछ ।
- (४) समिति र कार्यपालिकाले दिइएका निर्देशन तथा सुझाव तोकिएको समय भित्रमा कार्यान्वयन नगरेमा सम्बन्धित पक्षले गरेको कार्य स्थगित गर्न लगाउने, भुक्तानी रोक्का राख्ने वा अन्य आवश्यक कारवाहीका लागि समितिले कार्यालयलाई सिफारिस गर्न सक्नेछ ।

#### १९. भुक्तानी गर्दा ध्यान दिनुपर्ने: (१) कार्यालयले योजना वा कार्यक्रमको अन्तिम किस्ता भुक्तानी गर्दा समिति, वडास्तरीय अनुगमन समिति र उपभोक्ता समिति अन्तर्गतको अनुगमन समितिले पेश गरेको अनुगमन प्रतिवेदन अनिवार्य संलग्न गर्नुपर्नेछ । विद्यालयसँग सम्बन्धित योजना/कार्यक्रमको भुक्तानी अघि नगर शिक्षा समितिबाट छुट्टै अनुगमन गरि अनिवार्य रूपमा प्रतिवेदन संलग्न गर्नु पर्नेछ ।

- (२) योजना वा कार्यक्रमको अन्तिम किस्ता भुक्तानी दिनुअघि समितिको अनुगमन प्रतिवेदनमा भुक्तानी सिफारिस गरेको व्यहोरा समेत अनिवार्य उल्लेख हुनु पर्नेछ ।
- (३) योजना वा कार्यक्रमको अन्तिम किस्ता भुक्तानी दिनुअघि समितिको अनुगमन प्रतिवेदनले औल्याएका गम्भीर प्रकृतिका विषयहरू भएमा सुझाव बमोजिम सुधार गरेको व्यहोरा समेत अनिवार्य सम्लग्न हुनु पर्नेछ ।

### परिच्छेद— ५

#### विविध

२०. **अनुगमन गर्नसक्ने:** (१) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका तथा प्रमुखले नगरपालिकाबाट सञ्चालित आयोजना तथा कार्यक्रमको आवश्यकता अनुसार स्थलगत अनुगमन गर्न सक्नेछ ।
- (२) समितिले वडास्तरीय अनुगमन समितिबाट दफा ८ बमोजिम अनुगमन गरिने योजना तथा कार्यक्रमको समेत आवश्यकता अनुसार अनुगमन गर्न सक्नेछ ।
२१. **जिम्मेवारी तोक्नुपर्ने:** (१) कार्यालयले यस कार्यविधि बमोजिम गरिने अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी कार्यको समन्वय, सहजीकरण, कार्यान्वयन र अभिलेख व्यवस्थापन सम्बन्धी कार्यका लागि योजना शाखा/ उपशाखालाई जिम्मेवारी तोक्नु पर्नेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि नगरपालिकामा अनुगमन सम्बन्धी कामका लागि बेग्लै शाखा वा एकाइ रहेको अवस्थामा उपदफा (१) बमोजिमको कार्य जिम्मेवारी सोही शाखा वा एकाइको हुनेछ ।
२२. **कार्यविधिको पालना गर्नुपर्ने:** (१) वडास्तरीय अनुगमन समितिबाट गरिने अनुगमनमा समेत यस कार्यविधिमा भएका व्यवस्थालाई पालना गर्नुपर्नेछ ।
- (२) वडास्तरीय अनुगमन समितिले अनुगमन गरी तयार गरेको प्रतिवेदनको एक प्रति अनुगमन सम्पन्न भएको सात दिनभित्र समिति समक्ष पेश गर्नुपर्नेछ ।
२३. **चेकलिष्ट तयार गर्न सक्ने:** समितिले योजना तथा कार्यक्रमको स्थलगत अनुगमन गर्दा यस कार्यविधिमा भएको व्यवस्था अनुरूप विवरण संकलनका लागि अलगगै चेकलिष्ट तयार गरी लागू गर्न सक्नेछ ।
२४. **संशोधन वा हेरफेर:** कार्यपालिकाले समितिसँगको परामर्शमा यस कार्यविधिमा आवश्यकता अनुसार संशोधन वा हेरफेर गर्न सक्नेछ ।
२५. **बाधा अड्काउ फुकाउ:** यस कार्यविधि कार्यान्वयनको क्रममा कुनै बाधा उत्पन्न भएमा कार्यपालिकाले बाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची— १

(दफा १२ को उपदफा (२) सँग सम्बन्धित)

पूर्वाधार विकास सम्बन्धी योजनाको कार्य प्रारम्भ हुनु पूर्व गरिने अनुगमन फारम

क्र.सं.	शिर्षक	विवरण
१.	अनुगमन गरिने योजनाको नाम	
२.	योजनास्थल/ठेगाना	
३.	योजनाको स्वीकृत लागत अनुमान रु.	
४.	सम्झौता रकम रु.	कुल सम्झौता रकम रु. -..... <ul style="list-style-type: none"> <li>▪ नगरपालिकाबाट विनियोजित रु. -.....</li> <li>▪ -..... बाट रु. -.....</li> <li>▪ जनसहभागिता/लागत सहभागिता रकम रु. -.....</li> </ul>
५.	बहुवर्षीय योजनाको हकमा	कुल लागत: .....चालु आ.व. मा विनियोजित-.....
६.	योजना सम्झौताशुरु तथा सम्पन्न हुने मिति:	सम्झौता मिति: -.....शुरु हुने मिति: -..... सम्पन्न हुने मिति: -.....
७.	लाभान्वित जनसंख्या र घरधुरी संख्या	..... जना ..... वटा
८.	कार्यान्वयन गर्ने निकायको नाम र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर	..... .....
९.	निर्माण गरिने संरचनाको किसिम, आकार वा परिमाण	..... .....
१०.	निर्माण गरिने संरचनाको मुख्य मुख्य विवरण	..... ..... ..... ..... ..... .....
११.	आवश्यक पर्ने निर्माण सामग्री तथा जनशक्ति आपूर्तीको स्रोत र सोको गुणस्तर	
१२.	भौगोलिक एवं वातावरणीय जोखिम भए नभएको	
१३.	स्वीकृत लागत अनुमान तथा डिजाइनमा आउन सक्ने संभावित परिवर्तन तथा जोखिम	
१४.	लाभग्राही समुदायको सरोकारको विषय, धारणा र सुझाव	
१५.		

क्र.सं.	शिर्षक	विवरण
	संलग्न प्राविधिकको धारणा	
१६.	नागरिक समाज र राजनैतिक दलका प्रतिनिधिको धारणा	
१७.	समिति/ अनुगमनकर्ताको टिप्पणी र सुझाव	

**नोट:-**

- क्र.सं. ८ मा उपभोक्ता समितिबाट कार्यान्वयन भएको योजना भए उपभोक्ता समितिको प्रमुखको नाम र सम्पर्क नम्बर राख्ने, गैरसरकारी संस्था/सामुदायिक संस्थाबाट कार्यान्वयन भएको योजना भए सम्बन्धित संस्थाको तर्फबाट तोकिएको सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर र निर्माण व्यवसायीबाट कार्यान्वयनको भएको योजना भए सम्बन्धित निर्माण व्यवसायीको तर्फबाट तोकिएको सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर उल्लेख गर्ने ।
- क्र.सं. १२ वातावरणीय मूल्याङ्कन गर्नुपर्ने योजना भए सो बमोजिम मूल्याङ्कन भए नभएको र योजनाबाट अन्य सिंचाई, खानेपानी, सडक जस्ता स्थानीय सार्वजनिक पूर्वाधार तथा निजी भौतिक पूर्वाधारमा क्षती पुग्न सक्ने अवस्था भए नभएको उल्लेख गर्ने ।

पूर्वाधार योजनाको निर्माणाधीन अवस्थामा गरिने अनुगमन फारम

अनुगमन गरेको मिति: .....

१. योजनाको नाम: .....
२. योजना निर्माणस्थल: .....
३. योजना निर्माण शुरु मिति: .....
४. योजना सम्पन्न हुनुपर्ने मिति: .....
५. भौतिक प्रगति: ..... प्रतिशत
- वित्तीय प्रगति ..... प्रतिशत
६. सम्झौता रकम: ..... हालसम्म भुक्तानी रकम: ..... भुक्तानी बाँकी रकम: .....
७. योजना कार्यान्वयन तोकिएको गुणस्तर, लागत र समय
  - तोकिएको गुणस्तर अनुरूप भएको सुधार गर्नुपर्ने
  - स्वीकृत लागत अनुरूप भएको ससोधन गर्नुपर्ने
  - स्वीकृत कार्यतालिकाअनुरूप भएको नभएको
  - स्वीकृत कार्यतालिकाअनुरूप नभएकोकारण .....  
.....  
.....
  - निर्माणस्थलमा आवश्यक निर्माण सामग्रीको उपलब्धता भएको सन्तोषजनक  
नभएको
  - आवश्यक जनशक्तिको पर्याप्तता भएको सन्तोषजनक नभएको
  - मेशीनरी औजार र उपकरण व्यवस्थापनको अवस्था पर्याप्त सन्तोषजनक नभएको
  - योजना कार्यान्वयनमा सम्झौताका शर्तको पालना भएको आशिक नभएको
  - नभएको भए पालना नभएको विषय र सोको कारण: .....  
.....  
.....
८. योजना कार्यान्वयनमा देखिएका बाधा अवरोध: .....  
.....  
.....  
.....
९. कार्य सम्पादन गर्ने उपभोक्ता समिति/ निर्माण व्यवसायी/ परामर्शदाता/ आपूर्तिकर्ता/ सम्बन्धित निकायको धारणा र प्रतिबद्धता: .....  
.....  
.....
१०. स्थानीय उपभोक्ता/ नागरिकहरुको धारणा वा प्रतिक्रिया: .....  
.....  
.....
११. जिम्मेवार प्राविधिकको धारणा र प्रतिबद्धता: .....  
.....  
.....

१२. अधिल्लो अनुगमनको क्रममा दिइएका सुझाव कार्यान्वयनको अवस्था: .....  
.....  
.....

१३. समिति/ अनुगमनकर्ताको टिप्पणी, सुझाव र निर्देशन: .....  
.....  
.....  
.....  
.....

अनुगमन गर्ने पदाधिकारीहरू

क. नाम: .....	पद: .....	दस्तखत: .....
ख. नाम: .....	पद: .....	दस्तखत: .....
ग. नाम: .....	पद: .....	दस्तखत: .....
घ. नाम: .....	पद: .....	दस्तखत: .....

योजनाको निर्माण कार्य सम्पन्न भएपछि गरिने अन्तिम अनुगमन फारम

अन्तीम अनुगमन गरेको मिति: .....

१. योजनाको नाम: .....

२. योजना निर्माणस्थल: वडा नं. .... स्थान: .....

३. योजना निर्माण शुरु मिति: ..... ४. योजना सम्पन्न भएको मिति: .....

५. सम्झौता रकम रु. .... हालसम्मको भुक्तानी रु. ....

६. भौतिक प्रगति: ..... प्रतिशत

७. योजना कार्यान्वयन तोकिएको गुणस्तर, लागत र समय अनुरूप सम्पन्न भएको सन्तोषजनक नभएको

८. योजना कार्यान्वयनमा गरिएका सम्झौताका शर्तको पालना भएको सन्तोषजनक नभएको

९. उपभोक्ताहरूको लागत/ श्रम सहभागिताको अवस्था: न्युन सन्तोषजनक नभएको

१०. डिजाइन वा लागतमा परिवर्तन भएको भए स्वीकृतिको अवस्था: भएको नभएको

११. योजनाबाट अपेक्षित प्रतिफल/ लक्ष्य प्राप्तिका अवस्था न्युन भएको नभएको

१२. योजनाको समग्र उपलब्धिको अवस्था र दीगोपना .....

१३. सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षण गरे नगरेको

१४. उपभोक्ता समिति अन्तर्गत रहेको अनुगमन समितिको सुझाव .....  
.....

१५. कार्य सम्पादन गर्ने उपभोक्ता समिति/निर्माण व्यवसायी/परामर्शदाता/आपुर्तिकर्ता/सम्बन्धित निकायको धारणा संझौता रकमको परिधि भित्र रही कार्य सम्पन्न भएको / नभएको  
लागत अनुमान डिजाइन र संझौता बमोजिमका गुणस्तर परिमाण तथा स्पेशिफिकेशन अनुरूप कार्य सम्पन्न भएको छ/ छैन

सो बमोजिमको नभएको भए सो को कारण .....

१६. स्थानीय उपभोक्ता/नागरिकहरूबाट प्राप्त धारणा वा प्रतिक्रिया: नकारात्मक सन्तोषजनक उत्तम अतिउत्तम

१७. अधिल्लो अनुगमनको क्रममा दिइएका सुझावको कार्यान्वयनको अवस्था: न्युन सन्तोषजनक भएको नभएको

१८. समिति/अनुगमनकर्ताको टिप्पणी, सुझाव र निर्देशन:

.....  
.....  
.....

१९. योजना/ कार्यक्रमको संचालन/सुपरिवेक्षण/ जाँचपास गर्ने जिम्मेवार कर्मचारी/ प्राविधिकको पुष्ट्याइ यस योजनाको स्वीकृत लागत अनुमान, डिजाइन, ड्रइङ ,संझौता तथा सो का शर्त अनुसार नै कार्य सम्पन्न भएको छ /छैन ।

नापजाँच गर्दा संझौतामा तोकिएको परिणाम, स्पेशिफिकेशन र गुणस्तर बमोजिमका सामग्री प्रयोग गरि निर्माण कार्य भएको छ/ छैन । यो योजना प्राविधिक रूपमा स्वीकार योग्य छ/ छैन ।

जिम्मेवार प्राविधिकको नाम

पुष्ट्याइ गर्ने एक तह माथिको प्राविधिक/  
कर्मचारीको नाम

पद

पद

दस्तखत

दस्तखत

२०. योजना / कार्यक्रम कार्यान्वयन पूर्व र कार्यान्वयन पश्चातको तुलनात्मक अवस्था

विषय क्षेत्र	योजना/ कार्यक्रम कार्यान्वयन पूर्वको अवस्था	योजना/ कार्यक्रम कार्यान्वयन पश्चात प्राप्त उपलब्धी
आर्थिक पक्ष		
सामाजिक पक्ष		
मानवीय पक्ष		
भौतिक पक्ष		
वातावरणीय पक्ष		
अन्य पक्ष		

२१. यस योजना/ कार्यक्रम तोकिएको लागत परिमाण र गुणस्तर बमोजिम कार्य सम्पन्न भएकोले अन्तिम भुक्तानीका लागि सिफारिस गरिएको छ /उल्लेखित सुझाव बमोजिम सुधार गरे पश्चात मात्र भुक्तानी गर्न हुन ।

**अनुगमन गर्ने पदाधिकारीहरु :-**

क. नाम: .....

पद: .....

दस्तखत: .....

ख. नाम: .....

पद: .....

दस्तखत: .....

ग. नाम: .....

पद: .....

दस्तखत: .....

घ. नाम: .....

पद: .....

दस्तखत: .....

चेतनामूलक, क्षमता अभिवृद्धि र सीप विकास कार्यक्रमको अनुगमन फारम

अनुगमन गरेको मिति: .....

१. कार्यक्रमको नाम: .....
२. कार्यक्रम सञ्चालन स्थान: वडा नं. .... स्थान: .....
३. कार्यक्रम शुरु मिति: ..... सम्पन्न गर्नुपर्ने मिति: .....
४. कार्यक्रमको प्रकृति: क. चेतनामूलक ख. क्षमता अभिवृद्धि ग. सीप विकास
५. कार्यक्रमको कुल लागत: रु. .... कार्यालयबाट उपलब्ध हुने रकम रु. ....  
कार्यान्वयन गर्ने निकायको लागत सहभागिता रु. ....  
अन्य निकायबाट प्राप्त सहयोग रु. .... लाभग्राहीको सहभागिता: रु. ....
६. जम्मा लाभग्राही संख्या:

महिला	पुरुष	जम्मा	दलित	जनजाति	ब्राम्हण/ क्षेत्री	मधेशी	मुस्लिम/अल्पसंख्यक	अपाङ्गता भएको

कार्यक्रम कार्यान्वयन पूर्व र कार्यान्वयन पश्चातको तुलनात्मक अवस्था

बिषय क्षेत्र	योजना/ कार्यक्रम कार्यान्वयन पूर्वको अवस्था	योजना/ कार्यक्रम कार्यान्वयन पश्चात प्राप्त उपलब्धी
आर्थिक पक्ष		
सामाजिक पक्ष		
मानवीय पक्ष		
भौतिक पक्ष		
वातावरणीय पक्ष		
अन्य पक्ष		

७. लाभग्राहीहरूको नियमित उपस्थिति भए नभएको
८. कार्यक्रम कार्यान्वयनमा गरिएका सम्झौताका शर्तको पालना: भएको/नभएको
९. कार्यक्रमको खाका (लाभग्राही, कार्यान्वयन तरिका, समय र लागत) मा परिवर्तन भएको भए सोको औचित्य र स्वीकृतिको अवस्था: .....
१०. कार्यक्रमबाट अपेक्षित प्रतिफल प्राप्त हुन सक्ने अवस्था: .....
११. कार्यक्रममा तोकिएबमोजिमको लागत सहभागिता र सम्झौताका शर्तको पालना भए नभएको
१२. योजनाको समग्र उपलब्धिको अवस्था र दीगोपना .....
१३. लाभग्राही/नागरिकको धारणा वा प्रतिक्रिया
१४. कार्यान्वयन गर्ने निकायको आधिकारिक प्रतिनिधिको धारणा र प्रतिबद्धता: .....
१५. वडा समिति वा वडास्तरीय अनुगमन समितिको प्रतिक्रिया भए: .....
१६. अनुगमनकर्ताको टिप्पणी, सुझाव र निर्देशन: .....

**अनुगमन गर्ने पदाधिकारीहरू**

- |               |           |               |
|---------------|-----------|---------------|
| क. नाम: ..... | पद: ..... | दस्तखत: ..... |
| ख. नाम: ..... | पद: ..... | दस्तखत: ..... |
| ग. नाम: ..... | पद: ..... | दस्तखत: ..... |

अनुसूची— ५  
(दफा १४ सँग सम्बन्धित)

स्वरोजगार तथा उत्पादनमूलक र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना र कार्यक्रमको अनुगमन फारम

१. कार्यक्रमको नाम: .....
२. कार्यक्रम सञ्चालन स्थान: वडा नं. .... स्थान: .....
३. कार्यक्रम शुरु मिति: ..... सम्पन्न गर्नुपर्ने मिति: .....
४. कार्यक्रमको प्रकृति: क. स्वरोजगार तथा उत्पादनमूलक ख. उद्यमशीलता प्रवर्द्धन गर्ने
५. कार्यक्रमको कुल लागत: रु. .... कार्यालयबाट उपलब्ध हुने रकम रु. ....  
कार्यान्वयन गर्ने निकायको लागत सहभागिता रु .....  
अन्य निकायबाट प्राप्त सहयोग रु..... लाभग्राहीको सहभागिता: रु .....
६. जम्मा लाभग्राही संख्या

महिला	पुरुष	जम्मा	दलित	जनजाति	ब्राम्हण/ क्षेत्री	मधेशी	मुस्लिम/अल्पसंख्यक	अपाङ्गता भएको

७. कार्यालयबाट सामग्री उपलब्ध गराइएको भएमा

सामग्रीको विवरण	परिमाण	उपयोगको अवस्था	कैफियत

कार्यक्रम कार्यान्वयन पूर्व र कार्यान्वयन पश्चातको तुलनात्मक अवस्था

विषय क्षेत्र	योजना/ कार्यक्रम कार्यान्वयन पूर्वको अवस्था	योजना/ कार्यक्रम कार्यान्वयन पश्चात प्राप्त उपलब्धी
आर्थिक पक्ष		
सामाजिक पक्ष		
मानवीय पक्ष		
भौतिक पक्ष		
वातावरणीय पक्ष		
अन्य पक्ष		

८. कार्यक्रम कार्यान्वयनमा गरिएका सम्झौताका शर्तको पालना भए/नभएको
९. कार्यक्रमबाट अपेक्षित प्रतिफल प्राप्त हुन सक्ने अवस्था: भए/नभएको
१०. कार्यक्रममा तोकिएबमोजिमको लागत सहभागिता र सम्झौताका शर्तको पालना: भए/नभएको
११. योजनाको समग्र उपलब्धिको अवस्था र दीगोपना: .....
१२. लाभग्राही/नागरिकको धारणा वा प्रतिक्रिया: .....
१३. कार्यान्वयन गर्ने निकायको आधिकारिक प्रतिनिधिको धारणा र प्रतिबद्धता: .....
१४. वडा समिति वा वडास्तरीय अनुगमन समितिको प्रतिक्रिया भए: .....
१५. अनुगमनकर्ताको टिप्पणी, सुझाव र निर्देशन: .....

अनुगमन गर्ने पदाधिकारीहरू

- |               |           |               |
|---------------|-----------|---------------|
| क. नाम: ..... | पद: ..... | दस्तखत: ..... |
| ख. नाम: ..... | पद: ..... | दस्तखत: ..... |
| ग. नाम: ..... | पद: ..... | दस्तखत: ..... |

आज्ञाले,  
गणेश कुमार खड्का  
प्रमुख प्रशासकीय अधिकृत